

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली,
२०६५ को नियम ३ बमोजिमको अधावधिक सूचना
(आ.व. २०८१। ०८२ तेस्रो त्रैमासिक सम्मको)

महालेखा नियन्त्रक कार्यालय



अनामनगर, काठमाण्डौ

बिषय सूचि

१.	महालेखा नियन्त्रक कार्यालयको स्वरूप र प्रकृति.....	३
२.	महालेखा नियन्त्रक कार्यालयको काम, कर्तव्य र अधिकार	३
३.	महालेखा नियन्त्रक कार्यालयको संगठन चार्ट तथा कार्य विवरण.....	४
४.	महालेखा नियन्त्रक कार्यालयमा रहने कर्मचारी संख्या.....	५
५.	महालेखा नियन्त्रक कार्यालयमा रहेको शाखाहरूको कार्य विवरण.....	५
१.	कर्मचारी प्रशासन शाखा.....	५
२.	आर्थिक तथा आन्तरिक प्रशासन शाखा.....	६
३.	मानव स्रोत विकास, लेखा सुदृढीकरण तथा योजना शाखा.....	७
४.	कानून राय तथा परामर्श शाखा.....	९
५.	कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा.....	९
६.	वित्तीय प्रतिवेदन तथा प्रकाशन शाखा	१०
७.	सूचना प्रविधि शाखा.....	१०
८.	अन्तर सरकारी समन्वय शाखा	११
९.	आन्तरिक लेखापरीक्षण शाखा.....	१२
१०.	सार्वजनिक सम्पति तथा दायित्व व्यवस्थापन शाखा.....	१२
११.	ऋण तथा लगानी शाखा.....	१३
१२.	बजेट कार्यान्वयन तथा शोधभर्ना शाखा.....	१३
६.	महालेखा नियन्त्रक कार्यालयबाट प्रदान गरिने सेवा.....	१६
७.	महालेखा नियन्त्रक कार्यालयको शाखा र जिम्मेवार अधिकारी.....	१८
८.	सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि — नियमानुसार ।	२१
९.	निवेदन,उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी	२१
१०.	निर्णय गर्ने प्रक्रिया	२१
११.	निर्णय गर्ने अधिकारी	२२
१२.	सूचना अधिकारीले उपलब्ध गराएको सूचना उपर उजुरी सुन्ने अधिकारी	२२
१३.	महालेखा नियन्त्रक कार्यालयबाट आ.व. २०८१/८२ को तेस्रो त्रैमासिक अविधि सम्पादन गरेका कामको विवरण	२२
१४.	महालेखा नियन्त्रक कार्यालयको सूचना अधिकारी र प्रमुखको नाम र पद	२७
१५.	महालेखा नियन्त्रक कार्यालयसंग सम्बन्धित ऐन,नियम र निर्देशिकाको सूचि.....	२७
१६.	महालेखा नियन्त्रक कार्यालयको आम्दानी,खर्च तथा आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरण	

१. महालेखा नियन्त्रक कार्यालयको स्वरूप र प्रकृति


महालेखा नियन्त्रक कार्यालय वि.सं. २००८ सालमा महालेखापालको कार्यालयको रूपमा स्थापना भएको र वि.सं. २०३२ सालमा महालेखा नियन्त्रक कार्यालयका नाममा रूपान्तरित भई निरन्तर तोकिएका जिम्मेवारीहरू बहन गर्दै आएको छ । केन्द्रीय, चौमासिक तथा कोषपूर्ति निकासा हुँदै वेवमा आधारित एकल खाता कोष प्रणालीको कार्यान्वयनबाट सूचना प्रविधि प्रयोग गर्ने मुलुककै अग्रणी संस्थाको रूपमा रहेको छ ।

नेपाल सरकारको विशिष्ट श्रेणीका पदाधिकारीले नेतृत्व गरेको यो कार्यालय अन्तर्गत वि.सं. २०३८ सालबाट प्रतिनिधि कार्यालयका रूपमा ७५ वटै जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयहरू स्थापना गरी तोकिएको जिम्मेवारी बहन गर्दै आइएकोमा हाल ७७ जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयहरू (काठमाण्डौमा थप ४ भुक्तानी केन्द्र समेत ८१ वटा कार्यालय), निवृत्तभरण व्यवस्थापन कार्यालय – १ र कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालय – १ रहेका छन् ।

२. महालेखा नियन्त्रक कार्यालयको काम, कर्तव्य र अधिकार

नेपाल सरकारको संचित कोष सञ्चालन गर्ने, बजेट कार्यान्वयनमा सहजीकरण गर्ने, सरकारको आय र व्ययको लेखा राख्ने र सो को केन्द्रीय वार्षिक विवरण तयार गरी महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने, निवृत्तभरण व्यावस्थापन, सरकारी बाँकी असूल उपर, आन्तरिक लेखापरीक्षण र प्रचलित कानूनद्वारा तोकिएका अन्य कार्यहरू गर्ने ।

३. महालेखा नियन्त्रक कार्यालयको संगठन चार्ट तथा कार्य विवरण



४. महालेखा नियन्त्रक कार्यालयमा रहने कर्मचारी संख्या

सि.नं	पद	श्रेणी	सेवा	समुह	पद संख्या
१	महालेखा नियन्त्रक	रा.प. विशिष्ट श्रेणी	प्रशासन		१
२	सह-महालेखा नियन्त्रक	रा.प. प्रथम श्रेणी	प्रशासन		३
३	उप-महालेखा नियन्त्रक	रा.प. द्वितीय श्रेणी	प्रशासन	लेखा	१०
४	उप सचिव	रा.प. द्वितीय श्रेणी	प्रशासन	सामान्य प्रशासन	१
५	सूचना प्रविधि निर्देशक	रा.प. द्वितीय श्रेणी	विविध		१
६	उ.स. (कानून)	रा.प. द्वितीय श्रेणी	न्याय	कानून	१
७	लेखा अधिकृत	रा.प. तृतीय श्रेणी	प्रशासन	लेखा	२४
८	शाखा अधिकृत	रा.प. तृतीय श्रेणी	प्रशासन	सामान्य प्रशासन	१
९०	कम्प्यूटर इन्जिनियर	रा.प. तृतीय श्रेणी	विविध		४
१२	लेखापाल	रा.प.अन.प्रथम	प्रशासन	लेखा	१६
१४	कम्प्यूटर अपरेटर	रा.प.अन.प्रथम	विविध		११
१५	पुस्तकालय सहायक	रा.प.अनं.प्रथम	शिक्षा		१
१७	सह-लेखापाल	रा.प.अन.द्वितीय	प्रशासन	लेखा	८
२१	हलुका सवारी चालक	श्रेणी विहिन			८
२२	कार्यालय सहयोगी	श्रेणी विहिन			१५
जम्मा					१०५

५. महालेखा नियन्त्रक कार्यालयमा रहेको शाखाहरूको कार्य विवरण

कर्मचारी प्रशासन शाखा

- लेखा समुहको कर्मचारीहरूको रिक्त पदहरूको पदपूर्ति सम्बन्धी कार्यहरू
- नयाँ नियुक्ती र बढुवा भई आएका कर्मचारीहरूको पदस्थापन सम्बन्धी कार्यहरू,
- लेखा समुहका कर्मचारीहरूको सरुवा तथा काज सम्बन्धी कार्यहरू,
- लेखा समुहको दरबन्दी सिर्जना तथा व्यवस्थापन सम्बन्धी आन्तरिक र अन्य निकायलाई परामर्श दिने कार्यहरू,
- मलेनिका र अन्तर्गत निकायहरूमा कार्यरत कर्मचारीहरूको घर विदा, अध्ययन विदा, असाधारण विदा, अनिवार्य अवकाश तथा स्वेच्छीक राजीनामा तथा विभागीय कारवाही सम्बन्धी कार्यहरू,
- विभिन्न निकायाहरूमा रहेका लेखा समुहको दरबन्दीको लगत तथा सो दरबन्दीमा कार्यरत कर्मचारीहरूको व्यक्तिगत अभिलेख अद्यावधीक गर्ने कार्यहरू,
- लेखा समूहका कर्मचारीहरूको कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी कार्यहरू,
- मलेनिका र अन्तर्गत कार्यरत कर्मचारीहरूलाई विभिन्न पुरस्कार तथा पदकका लागी सिफारीश सम्बन्धी कार्यहरू,

- निजामति सेवा ऐन तथा नियमावलीअनुसार विभागीय स्वीकृत दिने सम्बन्धी कार्यहरू,
- संगठन व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, संगठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्ने, स्वीकृत भएपछि कार्यान्वयनका लागी सम्बन्धित निकायमा लेखी पठाउने।

आर्थिक तथा आन्तरिक प्रशासन शाखा

आर्थिक प्रशासन सम्बन्धी

- महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतिको आर्थिक प्रशासनको सञ्चालन गर्ने,
- कारोबारको लेखा राख्ने र सो को अभिलेखको व्यवस्थापन गर्ने,
- सबै प्रकारका कारोबारको निर्धारित ढाँचामा मासिक तथा वार्षिक आर्थिक विवरण तयार गर्ने,
- सम्बद्ध निकायमा आवधिक, नियमित तथा पटके प्रतिवेदन गर्ने
- आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने
- मलेनिका र अन्तर्गत कार्यालयहरूको बजेट तयार गर्ने गराउने, छलफल गर्ने,
- अन्तर्गतिका कार्यालयहरूको बजेट बाडफाँड तथा खर्च गर्ने अखितयारी तयार गर्ने,
- आवश्यकता अनुसार थप बजेट र निकासा प्राप्त गरी बाडफाँड गर्ने
- अन्तर्गतिका कार्यालयहरूको आर्थिक प्रशासन सञ्चालनको अनुगमन गर्ने,
- अन्तराष्ट्रिय संघ संस्थाको सदस्यता शुल्क भुक्तानी गर्ने गराउने,
- बेरुजुको लगत राख्ने, संपरीक्षण, फच्चौट र प्रतिवेदन गर्ने,
- मातहतका कार्यालयहरूको घरभाडा वृद्धिको सहमति सम्बन्धी कार्य गर्ने,
- मलेनिकाको सञ्चालन सँग सम्बन्धित अन्य आवश्यक आर्थिक कार्यहरू गर्ने ।

आन्तरिक प्रशासन सम्बन्धी

- मलेनिका र अन्तर्गत पदस्थापना भएका कर्मचारीलाई कार्यविवरण सहित जिम्मेवारी तोक्ने,
- मलेनिकाबाट सरुवा भएका कर्मचारीहरूलाई रमाना दिने,
- मलेनिकामा कार्यरत तथा काजमा रहेका कर्मचारीहरूको व्यक्तिगत विवरण अद्यावधिक गर्ने,
- मलेनिकामा कार्यरत कर्मचारीको हाजिरी र विदा तथा काजको रेकर्ड राख्ने,
- सेमिनार, गोष्ठी तथा बैठकको लागी प्राप्त पत्रको आधारमा मनोनयन गर्ने,
- कर्मचारीको अर्धवार्षिक तथा वार्षिक कार्य सम्पादन मुल्यांकन फारामको वितरण तथा संकलन गर्ने,
- सम्पत्ति विवरणको फाराम संकलन तथा निजामती किताबखानामा पठाई रेकर्ड राख्ने,
- कार्यालय सञ्चालन सम्बन्धी मालसामान खरिद तथा भुक्तानी व्यवस्था गर्ने,
- मलेनिकाबाट अन्तर्गतिका कार्यालयहरूमा हस्तान्तरण हुने पूँजीगत प्रकृतिका सामानहरूको हस्तान्तरण गर्ने गराउने,
- महालेखा नियन्त्रक कार्यालयको जिन्सी निरिक्षण गर्ने गराउने,
- नियमानुसार पुरानो कागजात धुल्याउने, लिलाम बिक्री गर्ने व्यवस्था मिलाउने,
- मलेनिका तथा मातहतको कार्यालयको लागि आवश्यक जग्गा प्राप्ति सम्बन्धी कार्य गर्ने,

- मलेनिका तथा मातहत कार्यालयका नाममा रहेको घरजग्गा अन्य निकायलाई हस्तान्तरण सम्बन्धी कार्य गर्ने,
- कार्यालयको लागि आवश्यक भौतिक तथा जिन्सी सामान र सुविधाको व्यवस्थापन गर्ने,
- कार्यालयको सुरक्षा व्यवस्था, सफाई, खानेपानी तथा उत्सब समारोह प्रबन्ध, बगैंचा व्यवस्थापन आदि कार्य गर्ने,
- मध्यम तथा उच्च नेतृत्वको (Policy Coordination Committee) बैठक व्यवस्थापन गर्ने,
- मलेनिकामा हुने अन्य आन्तरिक बैठकहरू व्यवस्थापन गर्ने
- मलेनिकाको शाखागत तथा पदगत कार्यविवरण तयार गरी स्वीकृत गराउने र अद्यावधिक गर्ने,
- सवारी सुविधा प्राप्त अधिकारी तथा अन्य कर्मचारीलाई पुल सवारी साधन व्यवस्थापन गर्ने,
- महालेखा नियन्त्रक कार्यालयको वार्षिक तथा आवधिक प्रगति विवरण तयार गर्ने
- सूचना अधिकारीको काम गर्ने,
- विभिन्न निकायबाट माग भए अनुसारका विवरण उपलब्ध गराउने,
- मलेनिका र मातहत कार्यालयहरूको भौतिक सम्पत्तीको अद्यावधिक अभिलेख राख्ने,

मानव स्रोत विकास, लेखा सुदृढीकरण तथा योजना शाखा

मानव संशाधन विकास सम्बन्धी

- जनशक्ति विकासका लागि आवश्यक तालिम पहिचान, तालिमको विवरण तयारी, तालिम आवश्यकता पहिचान र त्यस्तो तालिममा उपयुक्त जनशक्तिको मनोनयन,
- आन्तरिक तथा बाह्य तालिम, वृत्ति विकास तथा अन्य अवसरहरूका लागि कर्मचारी मनोनयन र सिफारिस,
- मलेनिकाका विभिन्न शाखाहरू तथा अन्य तालिम संस्थाबाट संचालन हुने तालिमहरू बीच समन्वय,
- आर्थिक प्रशासन र वित्तीय व्यवस्थापनमा सुधार गर्नु पर्ने विषयहरूको विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने,
- वित्तीय प्रतिवेदनहरू अध्ययन गरी सम्बन्धित केन्द्रिय निकाय र मन्त्रालयहरूलाई सुझाव दिने,
- क्षमता विकास सम्बन्धि तालिम, गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने,
- लेखा समूहका जनशक्तिको सूची (Inventory) तयार गरी उपयुक्त जनशक्तिलाई तालिम, प्रशिक्षण लगायत अन्य उपयुक्त जिम्मेवारी निर्वाह गर्न परिचालन योजना बनाउने,
- कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धी कार्यहरू गर्ने गराउने,
- आवश्यकताअनुसार जनशक्ति विकासका अन्य कार्यहरू गर्ने ।

लेखा सुदृढीकरण सम्बन्धी

- लेखा प्रणाली सुधार सम्बन्धी प्रस्ताव तयारी र स्वीकृति सम्बन्धी कार्यहरू गर्ने,
- लेखा ढाँचा निर्माण सम्बन्धी कार्यहरू गर्ने,
- सार्वजनिक क्षेत्र लेखामानहरूको विकास र कार्यान्वयन गर्ने गराउने,
- एसिया प्यासिफिक क्षेत्रका सरकारी महालेखा नियन्त्रकहरूको संगठन (AGAOA) सम्बन्धी कार्य गर्ने,
- प्रचलित आर्थिक ऐन, नियम र कार्यविधिहरू विकास तथा संशोधन सम्बन्धी कार्यहरू गर्ने,
- सरकारी लेखा सम्बन्धी अन्तराष्ट्रिय संघ संस्थासँग सम्बन्धी कार्य,
- सरकारी क्षेत्रका Chart of Accounts तर्जुमा सम्बन्धी कार्य।

योजना, अनुगमन तथा मुल्याङ्कन सम्बन्धी

- महालेखा नियन्त्रक कार्यालयको र अन्तर्गतिको वार्षिक योजना तथा प्रणाली सम्बन्धी कार्ययोजना र मासिक, चौमासिक, वार्षिक प्रगति विवरण तयार गर्ने,
- योजना तर्जुमा तथा वार्षिक समीक्षा गोष्ठीहरूको सञ्चालन गर्ने,
- महालेखा नियन्त्रक कार्यालयको योजनासम्बन्धी अन्य कार्यहरू गर्ने,
- सार्वजनिक वित्तीय व्यवस्थापनसँग सम्बन्धित अन्तराष्ट्रिय संघ संस्थासँग सम्बन्धित विषय,
- प्रदेश लेखा नियन्त्रक कार्यालय, महालेखा नियन्त्रक कार्यालयका प्रदेशमा रहने इकाई तथा कोलेनिकाहरूको कार्यसम्पादनको अनुगमन र निरीक्षण गर्ने,
- कार्यालयहरूको कार्यसम्पादन स्तरको मापन तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता तथा अन्य सुविधा सहुलियत सम्बन्धी कार्यहरू गर्ने,
- महालेखा नियन्त्रक कार्यालय मातहत कुनै कार्यालयमा कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू भएको भए त्यस्तो प्रणालीको अनुगमन तथा मूल्यांकन गर्ने,
- सार्वजनिक स्रोत परिचालन गर्ने सरकारी निकायहरूमा भएको आर्थिक कारोबारगतिविधिको निरीक्षण गर्ने,
- विभिन्न किताबखानाहरू सँग समन्वय गरी कोलेनिकाहरूबाट पारित गर्नुपर्ने तलबी प्रतिवेदन सम्बन्धी कार्यविधि निर्माण र कार्यान्वयन गराउने,
- बजेट कार्यान्वयनका तथा आर्थिक कार्यप्रणालीका विषयमा अनुगमनबाट प्राप्त नतिजा विश्लेषण गरी महालेखा नियन्त्रक कार्यालय र अन्य निकायलाई प्रतिवेदन गर्ने,
- अनुगमन मूल्यांकनको वार्षिक प्रतिवेदन तयार गर्ने ।

कानून राय तथा परामर्श शाखा

- आर्थिक कार्यविधि सम्बन्धी ऐन तथा नियमको कार्यान्वयनका सम्बन्धमा माग भई आएका बिषयमा राय परामर्श उपलब्ध गराउने ।
- महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायलाई प्रतिवादी बनाई दायर भएका मुद्दामा लिखित जवाफ तयार गरी महान्यायाधिवक्ता कार्यालय मार्फत पेश गर्ने ।
- मलेनिकाका विभिन्न पदाधिकारी तथा शाखाहरूबाट सम्पादन हुने कार्यमा समाविष्ट कानूनी बिषयमा आवश्यकताअनुसार राय परामर्श उपलब्ध गराउने,
- मलेनिका र अन्तर्गतबाट तर्जुमा हुने कानुन, निर्देशिका तथा दिग्दर्शन आदिमा कानुनी पक्षबाट सम्पादन गर्नुपर्ने कार्य गर्ने,
- मलेनिका र अन्तर्गतका निकायको कानुनी रूपमा प्रतिनिधित्व गर्नुपर्नेमा प्रतिनिधित्व गर्ने आदि ।

कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा

कोष व्यवस्थापन सम्बन्धी

- संघीय सञ्चित कोषको सञ्चालन गर्ने
- संघ, प्रदेश तथा स्थानीय सञ्चित कोषको सञ्चालनका लागि आवश्यक प्रक्रिया तथा कार्यविधिको विकास गर्ने,
- सञ्चित कोषका सम्बद्ध खाताहरू आवश्यकता अनुसार खोली सञ्चालन गर्ने:
- वैदेशिक सहायता प्राप्ति सम्बन्धी समझौताका मस्यौदामा सम्बन्धित निकाय र अर्थमन्त्रालयबाट राय माग भएमा कोष व्यवस्थापन सम्बन्धमा आवश्यक राय दिने दिने,
- विभिन्न निकायको माग अनुसार निम्न प्रकारका खाता खोल्न स्वीकृति दिने:
- ख (५) विशेष अनुदान खाता,
- ख (४) विशेष ऋण खाता र सहायता खाता
- ख (६) कार्य सञ्चालनकोष खाता र अन्य खाता
- सरकारी कारोबार गर्ने बैंकहरू तोक्ने,
- सञ्चित कोषको सञ्चालनका लागि नेपाल राष्ट्र बैंकलाई आवश्यक निर्देशन दिने,
- राजधानी प्राप्त रकम, बेरुजु दाखिला लगायतका रकम सञ्चित कोष खातामा ट्रान्सफर गर्ने,
- निकासा भई खर्च लेखिएको रकम सञ्चित कोष खाताबाट खर्च लेख्ने,
- आवधिक रूपमा कोषको अवस्था (Treasury Position) तयार गर्ने,
- सञ्चित कोषको लेखा ढाँचा तयार गरी स्वीकृत गराउने,
- सञ्चित कोषको वार्षिक विवरण तयार गरी महालेखा परीक्षक कार्यालयमा पठाउने, लेखापरीक्षण गराउने र प्राप्त सुझाव कार्यान्वयन गर्ने गराउने,

- एकल खाता कोष प्रणाली, राजस्व व्यवस्थापन सूचना प्रणाली तथा अन्य कोष सञ्चालन सम्बन्धी प्रणाली सञ्चालनमा नीतिगत समन्वयका कार्यहरू गर्ने,
- कोष प्रशासनका लागि आवश्यक प्रणाली विकास गर्ने गराउने,
- एकल खाता कोष एकल खाता कोष सम्बन्धी नीति, निर्देशिका परिमार्जन गरी समयानुकूल बनाउने।
- प्रदेश तथा स्थानीय स्थानीय सञ्चित कोषको सञ्चालनका लागि आवश्यक मार्गदर्शन गर्ने तथा सञ्चित कोषको लेखा ढाँचा सम्बन्धमा परामर्श उपलब्ध गराउने,
- कोष सञ्चालन तथा बैंकिङ व्यवस्थापनका क्षेत्रमा आवश्यक अध्ययन अनुसन्धान गर्ने गराउने,
- नेपाल सरकारको कोष सञ्चालनका सम्बन्धमा तोकिएका अन्य कार्यहरू गर्ने गराउने।

नगद अनुदान कार्यान्वयन सम्बन्धी

- विभिन्न दातृ निकायबाट प्राप्त नगद अनुदान सहायता रकमको श्रोतगत तथा कार्यक्रमगत अभिलेख राख्ने,
- नगद अनुदान र नगद ऋण श्रोतर्फको मासिक प्रतिवेदन तयार गर्ने।
- वैदेशिक सहायतामा नगद अनुदान र नगद ऋण श्रोतमा भएको खर्च रकम सञ्चित कोष खातामा ट्रान्सफर गर्ने।

वैदेशिक सहायता, नगद अनुदान र नगद ऋण श्रोतको बजेट निकासा फुकुवा गर्ने।

प्रणाली विकास सम्बन्धी कार्यविवरण:

- महालेखा नियन्त्रक कार्यालयको कार्यहरू प्रभावकारी संचालन गर्न गर्नु पर्ने प्रणाली विकास सम्बन्धी कार्य गर्ने,
- सञ्चालनमा आइरहेका प्रणालिहरूमा सुधार सम्बन्धी कार्य गर्ने,
- प्रणालीहरू Business process, Source Code लगायत प्रणालीसँग सम्बन्धी Documentation गरी सुरक्षित राख्ने,
- सबै शाखाका विद्युतीय फाईलहरू, अभिलेखहरू सुरक्षित राख्ने,
- कार्यालयको Automation सम्बन्धी कार्य गर्ने,
- विद्युतीय प्रणाली विकास, अभिलेख तथा समन्वय सम्बन्धी सबै कार्य गर्ने।

वित्तीय प्रतिवेदन तथा प्रकाशन शाखा

- अन्तर्राष्ट्रीय मुद्रा कोष, नेपाल राष्ट्र बैंक र अन्य निकायसँग नेपाल सरकारको वित्तीय प्रतिवेदन प्रणाली सम्बन्धी कार्यको सम्पर्क शाखाको कार्य गर्ने,
- विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोष, सोझै भुक्तानी, वस्तुगत सहायता र अन्य कारोबारको निम्नानुसार हिसाब भिडान सम्बन्धी कार्य गर्ने:
 - संघ, प्रदेश तथा स्थानीय सञ्चित कोषको एकीकृत वित्तीय विवरण प्राप्ती, समायोजन र हिसाब भिडान सम्बन्धी कार्य गर्ने,

- आर्थिक विवरण तयारी गर्ने आवश्यक तथ्यांक तथा प्रतिवेदनहरू सम्बन्धित प्रदेश लेखा नियन्त्रक कार्यालय, कोलेनिका तथा स्थानीय तहबाट प्राप्त गर्ने र भिडान गर्ने,
- संघीय सरकारका केन्द्रीय इकाइहरूबाट ती निकाय अन्तर्गतिको एकीकृत वित्तीय प्रतिवेदन प्राप्त गर्ने र भिडान गर्ने,
- प्राप्त विवरण तथा प्रतिवेदनहरूको जांच गरी त्रुटी पाइए सुधार समेत गर्ने गराउने,
- एकीकृत वित्तीय विवरण वार्षिक रूपमा तयार गरी महालेखा परीक्षक समक्ष पेश गर्ने,
- एकीकृत वित्तीय विवरण उपर महालेखा परीक्षकको लेखापरीक्षण सुझावको कार्यान्वयन गर्ने गराउने,
- Consolidated Financial Statement तयारी र प्रकाशन गर्ने ।
- महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतिको कार्यसम्पादनसँग सम्बन्धित सूचना तथा तथ्यांक संकलन गर्ने,
- संकलित तथ्यांकको विश्लेषण र तुलनात्मक अध्ययन गरी प्रतिवेदन तयारी र प्रकाशन गर्ने,
- शाखाबाट विशेषित तथ्यांक तथा अन्य प्रतिवेदन सम्बन्धित सरोकारवालाहरूलाई उपलब्ध गराउने,
- तथ्यांक विश्लेषण तथा सूचना प्रवाहका सम्बन्धमा अध्ययन गरी आवश्यक प्रणाली विकास समन्वय र सरोकारवालाहरूलाई सहज रूपमा प्रयोग गर्ने सक्ने पहुँच दिने,
- समष्टिगत आर्थिक विश्लेषणका लागि महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराउनुपर्ने विवरण तथा प्रतिवेदनहरू उपलब्ध गराउने,
- नीति निर्माणमा संलग्न निकाय तथा अधिकारीहरूलाई निर्णय लिन सहयोग पुग्ने गरी विश्लेषणात्मक सूचना तथा प्रतिवेदनहरू उपलब्ध गराउने,
- अर्थ मन्त्रालय (आर्थिक सर्वेक्षण, संशोधित अनुमान) तथा अन्य सरोकारवाला निकायहरूबाट माग भए अनुसारका विवरणहरू उपलब्ध गराउने,
- महालेखा नियन्त्रक कार्यालय बाहिरका सरकारी निकाय, नेपाल राष्ट्र बैंक तथा अन्य दाता निकायलाई माग बमोजिमको नमुनामा तथ्यांक उपलब्ध गराउने,
- महालेखा नियन्त्रक तथ्यांक विश्लेषण तथा सूचना प्रकाशन सम्बन्धी विभिन्न कार्यक्रममा सहभागिता तथा विभिन्न निकायमा प्रतिनिधित्व गर्ने गराउने,
- महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रकाशन गर्नुपर्ने प्रकाशनको समन्वय तथा प्रकाशन सम्बन्धी कार्य गर्ने,
- वित्तीय तथ्याङ्क विश्लेषण गर्ने प्रतिवेदन गर्ने ।

सूचना प्रविधि शाखा

- मलेनिकाको सूचना प्रविधि नीतिको कार्यान्वयन गर्ने,
- सार्वजनिक वित्तीय व्यवस्थापनका लागि आवश्यक प्रणालीहरू (TSA, RMIS, CGAS, FMIS, अन्य) को विकास गर्ने,
- विकास भईसकेका प्रणालीहरूको सुधार तथा परिमार्जन सम्बन्धी कार्यहरू गर्ने,
- मलेनिकाको सूचना प्रविधि प्रणाली सञ्चालनका लागि Data Center सञ्चालन गर्ने, सर्भर तथा अन्य हार्डवेयर व्यवस्थापन गर्ने,

- डाटा सेन्टरको व्यापअप, रिकभरी सेन्टर, Data security management and system monitoring सम्बन्धी कार्यहरू गर्ने,
- नेटवर्किङ (इन्ट्रानेट, नेटवर्किङ, इन्टरनेट), वाइफाइको कनेक्टिभिटी, सिसिटिभी आदिको व्यवस्थापन गर्ने,
- मलेनिका र अन्तर्गतका निकायको वेभसाइट तथा इमेल व्यवस्थापन,
- गुनासो व्यवस्थापन प्रणालीको विश्लेषण गरी प्राप्त गुनासा तथा सुझावहरूको वर्गीकरण र संप्रेषण गर्ने ।
- मलेनिकाबाट सञ्चालित विभिन्न प्रणाली सञ्चालनमा आइपर्ने समस्याहरूको समाधान गर्ने,
- मलेनिका र अन्तर्गतका निकायमा सूचना प्रविधि सम्बन्धी हार्डवेयर तथा सफ्टवेयर सोर्ट गर्ने,
- केन्द्र, क्षेत्र तथा जिल्लामा सूचना प्रविधिसँग सम्बन्धित तालिम सञ्चालन गर्ने,
- क्षेत्रीय Hubकोलेनिकामा काम गर्ने टेक्निसियनहरूको कामको अनुगमन गर्ने,
- मलेनिकाभित्रको हार्डवेयर एवं सफ्टवेयर सम्बद्ध खरिदका लागि प्राविधिक विशेषज्ञ सेवा दिने,
- सूचना प्रविधि सम्बन्धी उपकरण तथा प्रणालीको मर्मत सम्भार सम्बन्धी कार्य गर्ने,
- सूचना प्रविधिको विकास र प्रयोग सम्बन्धमा आवश्यक अध्ययन अनुसन्धान गर्ने,
- सूचना प्रविधि सम्बन्धमा मलेनिकाको प्रतिनिधित्व गर्ने गराउने,
- सूचना प्रविधिसम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने ।

अन्तर सरकारी वित्त समन्वय शाखा

- तीन तहका सरकारहरूको अन्तर सरकारी वित्त व्यवस्थापन समन्वयको कार्य गर्ने,
- प्रदेश लेखा नियन्त्रक कार्यालयसँग समन्वय गर्ने,
- प्रदेश कोष तथा राजस्व व्यवस्थापन प्रणाली (PTSA/ PRMIS) संचालनमा सहयोग गर्ने,
- स्थानीय तह कोष व्यवस्थापन प्रणाली (सुत्र) संचालनमा सहयोग र सहजिकरणको कार्य गर्ने,
- विभाज्य कोषको संचालन सम्बन्धी कार्य गर्ने,
- प्रदेश तथा स्थानीय तहको वित्तीय प्रतिवेदन तयार गर्न समन्वय र सहजीकरण गर्ने,
- स्थानीय तह कोष व्यवस्थापन प्रणाली र प्रदेश TSA र RMIS संचालनमा सहयोग र सहजीकरण गर्ने,
- अन्तर सरकारी वित्त परिषद्का निर्णय कार्यान्वयनमा सहजीकरण र समन्वय गर्ने ।

आन्तरिक लेखापरीक्षण शाखा

- संघ, प्रदेश तथा स्थानीय तहको आन्तरिक लेखापरीक्षण सम्बन्धी नीति तर्जुमा गर्ने,
- आन्तरिक लेखापरीक्षण निर्देशिका विकास र कार्यान्वयन गर्ने,
- आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि तयारी र कार्यान्वयन गर्ने,
- आन्तरिक लेखापरीक्षणका लागि छुट्टै संरचना तथा जनशक्ती विकास गर्ने,
- आन्तरिक लेखापरीक्षणको कार्य सम्पादन गर्ने गराउने,
- लेखापरीक्षणका लागि जनशक्तिको क्षमता विकास तथा जोखिम पहिचान सम्बन्धी तालिम तर्जुमा र सञ्चालन गर्ने,
- आन्तरिक लेखापरीक्षणका लागि उपयुक्त विद्युतीय प्रणाली (सफ्टवेयर) विकास गर्ने र लागू गर्ने,
- आन्तरिक लेखापरीक्षण तथा सो को प्रतिवेदनको कार्यान्वयनको स्थलगत अनुगमन-निरीक्षण गर्ने ।

- संघीय सरकारको आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण गर्ने गराउने,
- आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदन तयारी र प्रकाशन गर्ने,
- आन्तरिक नियन्त्रण दिग्दर्शन तथा निर्देशिकाको निर्माण तथा प्रयोग गर्ने गराउने,
- नेपाल सरकारको आन्तरिक नियन्त्रण पद्धति सम्बन्धि स्थितिपत्र (Status paper) तयार गर्ने,
- आन्तरिक नियन्त्रण प्रणाली र वेरुजु फर्छ्यौटको स्थितिको निरिक्षण अनुगमन गर्ने,
- आन्तरिक नियन्त्रण र लेखापरीक्षणको प्रभावकारिता लगायतका विषयमा अध्ययन अनुसन्धान गर्ने गराउने,
- विभिन्न निकायमा रहेका लेखापरीक्षण समितिमा प्रतिनिधित्व गर्ने गराउने।

सार्वजनिक सम्पति तथा दायित्व व्यवस्थापन शाखा

- नेपाल सरकारको स्थिर सम्पतिहरूको एकीकृत लगत तयार गर्ने,
- सम्पत्तीको लेखांकनका प्रणालीमा सुधार गरी प्रोद्भावी लेखा प्रणाली लागू गर्ने आधार तयार गर्ने,
- जिन्सी व्यवस्थापन तथा सुधार सम्बन्धी नीति तर्जुमा गर्ने,
- सार्वजनिक सम्पत्तीको प्राप्ति, उपयोग तथा व्यवस्थापनका लागि विभिन्न निकायमा मलेनिकाको प्रतिनिधित्व गर्ने,
- सरकारी निकायको जिन्सी निरिक्षण गर्ने,
- लिलाम कार्यको व्यवस्थापनको लागि निर्देशिका तर्जुमा गर्ने,
- सर्वै प्रकारका सरकारी सम्पत्तीको लिलाम, मिन्हा तथा व्यवस्थापन सम्बद्ध अन्य कार्यहरू,
- सम्पत्तीको लेखांकन तथा उपयोग व्यवस्थित गर्न आवश्यक सफ्टवेयरहरूको विकास गर्ने,
- नेपाल सरकारको निवृत्तभरण दायित्वको व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने,
- उठन बाँकी सरकारी बाँकी बक्यौता असूल उपर सम्बन्धी कार्य गर्ने गराउने,
- राज्यवाट प्रवाह हुने सामाजिक सुरक्षा, वैयक्तिक अनुदान हस्तान्तरण जस्ता कार्य गर्ने गराउने,
- निवृत्तभरण व्यवस्थापन कार्यालय, कुमारीचौक तथा केन्द्रीय तहशील कार्यालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालय सम्बन्धी कार्यहरू गर्ने,
- सरकारी सम्पति तथा दायित्व सम्बन्धी अभिलेख र प्रतिवेदन,
- सरकारी खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयसँग सम्बन्धित कार्य।

ऋण तथा लगानी शाखा

ऋण सम्बन्धी

- नेपाल सरकारको सार्वजनिक ऋणको लेखांकन गर्ने तथा अभिलेख राख्ने,
- नेपाल सरकारको वार्षिक बजेट अनुरूप आवश्यक पर्ने आन्तरिक ऋण उठाउने सम्बन्धमा नीतिगत निर्णय गरी सो को व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन गर्ने,
- प्रत्येक ऋणको भुक्तानी तालिका, भुक्तानी विधि, समय लगायतको सिलसिलेवार विस्तृत विवरण तयार गर्ने
- वैदेशिक तथा आन्तरिक ऋणको साँचा ब्याज भुक्तानीका लागि बजेट तर्जुमा गर्ने,
- वैदेशिक तथा आन्तरिक ऋणको साँचा ब्याज भुक्तानी गर्ने,
- ऋणको साँचा ब्याज भुक्तानी लगायतका कार्य गर्न बैंकिङ व्यवस्थापन गर्ने,

- ऋण भुक्तानीको लागि नेपाल राष्ट्र बैंकलाई आवश्यक निर्देशन दिने र भुक्तानी भएको रकमको शोधभर्ना उपलब्ध गराउने,
 - वैदेशिक ऋण सहयोग अन्तर्गत दातृ संस्था तथा राष्ट्र सँग भएको समझौताहरूको अभिलेख राखे,
 - वैदेशिक अनुदान तथा वस्तुगत सहायताको विवरण प्राप्त गरी लेखांकन तथा प्रतिवेदन गर्ने,
 - ऋण समझौता अनुसार आयोजना लेखा तयार गर्नु पर्ने कर्तव्य भएका आयोजनाहरूबाट तयार गरिएको आयोजना लेखा र कार्यालयको ऋण अभिलेख भिडान तथा हिसाब मिलान सम्बन्धी कार्य गर्ने,
 - प्रदेश तथा स्थानीय सरकारले लिने वैदेशिक ऋणको सहजिकरण, अभिलेख तथा भुक्तानी व्यवस्था मिलाउने,
 - प्रदेश तथा स्थानीय सरकारलाई वैदेशिक तथा आन्तरिक ऋण लिने सम्बन्धमा आवश्यक मार्गदर्शन र सहयोग उपलब्ध गराउने,
 - नेपाल सरकार जमानत बसी प्रदेश सरकार तथा स्थानीय सरकारका लागि कुनै ऋण लिनुपर्ने भए सो को अभिलेख राखे तथा सो सम्बन्धी अन्य कार्य गर्ने
 - नेपाल सरकार जमानत बसी कुनै सार्वजनिक संस्थान वा संस्थामा प्रवाह भएको वैदेशिक तथा आन्तरिक ऋणको विवरण तयार गरी राखे ।
 - वैदेशिक दातृ संस्था तथा सरकारसँगको समझौता अनुसार छुट्टा छुट्टै अभिलेख राखी समझौता तथा आवश्यकता अनुसारका प्रतिवेदनहरू गर्ने,
 - समय समयमा दातृ संस्थाहरू तथा राष्ट्रहरूबाट वैदेशिक ऋणको तथा नेपाल राष्ट्र बैंकवाट आन्तरिक ऋणको स्टेटमेण्टहरू प्राप्त गरी हिसाब भिडान गर्ने,
 - नेपाल सरकारको लेखा प्रणाली अनुरूप मासिक तथा वार्षिक प्रतिवेदन (खर्चको फाँटवारी, आर्थिक विवरण तयार गर्ने),
 - सार्वजनिक ऋण सम्बन्धी सूचना, प्रतिवेदन तथा अन्य सान्दर्भिक जानकारीहरू अद्यावधिक गरी प्रकाशन प्रशारण गर्ने,
 - नेपाल सरकार, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी आवश्यक प्रतिवेदन गरी नीतिगत तथा कार्यक्रमगत रूपमा गर्नुपर्ने सुधारका सुझाव पेश गर्ने,
 - गरी नेपाल सरकारको ऋण दायित्वको त्रैमासिक तथा वार्षिक प्रतिवेदन तयार गरी वेबसाइटमा प्रकाशन गर्ने,
 - सार्वजनिक ऋण सम्बन्धी कारोबारको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने र प्राप्त लेखापरीक्षण प्रतिक्रिया उपर आवश्यक कारवाही गर्ने,
- लगानी सम्बन्धी**
- नेपाल सरकारबाट विभिन्न निकायमा भएको ऋण लगानीको लेखांकन तथा प्रतिवेदन गर्ने,
 - ऋण लगानीबाट प्राप्त हुने ब्याजको गणना तथा प्राप्त ब्याजको लेखांकन तथा प्रतिवेदन गर्ने,
 - ऋण लगानीबाट प्राप्त हुने साँवा फिर्ताको लेखांकन तथा प्रतिवेदन गर्ने,
 - नेपाल सरकारबाट विभिन्न निकायमा लगानी हुने शेयरको लेखांकन गर्ने,
 - शेयरको लाभांश प्राप्त गरी लेखांकन तथा प्रतिवेदन गर्ने ।

- संस्थान तथा कम्पनीहरूको साधारण सभा तथा सञ्चालक समिति तथा आवश्यक अन्य प्रयोजनमा प्रतिनिधित्व गर्ने ।
- लगानी भएको रकमको भुक्तानी तालिका अद्यावधिक गरी तालिका अनुरूप फिर्ता प्राप्त गर्ने सम्बन्धी काम कारबाही गर्ने,
- माथि उल्लेखित ऋण शेयर लगानी साँचा व्याज लाभांश फिर्ताको लेखांकन तथा प्रतिबेदन गरि लेखा परीक्षण गराउने,
- लगानीसँग सम्बन्धि मूल तथा सहायक समझौता, तमसुक तथा जमानतपत्रहरूको अभिलेख व्यवस्थापन र संरक्षण गर्ने,
- नेपाल सरकारको जमानतमा उपलब्ध गराइएको ऋणमा ऋणीसँग जमानती कमिसन असूल उपर गर्ने तथा सो को लेखांकन गर्ने,
- नेपाल सरकारको शेयर लगानी भएका संस्थानहरूको लेखा परीक्षण तथा अन्य वित्तीय कार्यसम्पादन सम्बन्धमा अनुगमन गर्ने,
- नेपाल सरकारसँगको समझौताबमोजिम ऋण रकमको प्रयोग भए नभएको र समयमा ऋणको साँचा व्याज फिर्ता भए नभएको व्यहोरा अनुगमन गर्ने,
- नेपाल सरकारले प्रदेश तथा स्थानीय सरकार तथा ती सरकार मातहतका संस्थामा गरेको लगानीको हिसाब राख्ने र सम्बन्धित सरकारसँग सो सम्बन्धी हिसाब मिलानको कार्य गर्ने,
- लगानी सम्बन्धी केन्द्रिय आर्थिक विवरण तयार गर्ने, महालेखा परीक्षकको कार्यालयमा पठाउने, लेखापरीक्षण गराउने र लेखा परीक्षणबाट प्राप्त सुझावहरू कार्यान्वयन गर्ने गराउने,
- आन्तरिक तथा वैदेशिक ऋण, सरकारी लगानी सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रि कार्यक्रममा सहभागिता जनाउने

(नोट :- ऋण तथा लगानी शाखाको कार्य विवरणमा माथि उल्लिखित कार्यहरू आ. व. २०७७।७८ को शुरु देखि नै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई हस्तान्तरण भएको र सोही कार्यालयबाट सम्पादन हुँदै आएको छ ।

)

बजेट कार्यान्वयन तथा शोधभर्ना शाखा

बजेट कार्यान्वयन सम्बन्धी

- संघीय सरकारको स्वीकृत बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयबाट जारी गर्नुपर्ने निर्देशन तयारी, स्वीकृति र कार्यान्वयन गराउने,
- बजेट कार्यान्वयनका लागि आवश्यक प्रणाली विकास र सञ्चालन सहजीकरण गर्ने,
- रकमान्तर, स्रोतान्तर तथा भैपरी रकमको बाँडफाँड कार्यान्वयन व्यवस्था गर्ने,
- बजेट कार्यान्वयनमा रहेका द्विविधा स्पष्ट गर्ने/गराउने,
- बजेट कार्यान्वयनका क्रममा देखिएका बेमेल तथा अन्य कैफियतहरू मिलाउने,
- अर्थ मन्त्रालयबाट आदेश लिई अर्थ बजेट निकासाको व्यवस्था मिलाउने,
- बहालवाला कर्मचारीहरूको औषधोपचार रकम निकासा दिने,
- सेवा निवृत्त कर्मचारीहरूको सुविधा रकम निकासा कार्यान्वयनको लागि आदेश दिने,
- घर भाडा बृद्धिको सहमति सम्बन्धी कार्य गर्ने,

- अर्थ मन्त्रालयबाट प्राप्त पटके निकासा कार्यान्वयनको लागि निर्देशन दिने ।
- शोधभर्ना सम्बन्धी**
- दातृसंस्थाबाट शोधभर्ना हुने गरी नेपाल सरकारको स्रोतबाट भएको खर्च र शोधभर्ना प्राप्तिको आयोजनागत अभिलेख राख्ने,
- आयोजनाहरूबाट दातृ संस्थामा पेश गर्नुपर्ने लेखापरीक्षण नभएको तथा लेखापरीक्षण भएको आयोजना लेखा तथा वित्तीय विवरण जाँच, सिफारिस र अभिलेख सम्बन्धी कार्य गर्ने,
- नेपाल सरकारको शोधभर्ना हुने केन्द्रीय ऋण तथा अनुदान खाताको सञ्चालन गरी सञ्चित कोषमा रकम ट्रान्सफर गर्ने,
- नेपाल राष्ट्र बैंकमा रहेका विशेष तथा ईम्प्रेष्ट खाताहरूको आम्दानी खर्च रकमको विवरण तयारी गर्ने,
- सम्बन्धित आयोजनाहरूले विशेष/ईम्प्रेष्ट खाताबाट नेपाल सरकारको खातामा रकम ट्रान्सफर गरे नगरेको वा सम्बन्धित दातृ संस्थासंग शोधभर्ना माग गरे नगरेको अनुगमन गर्ने,
- शोधभर्ना हुने ऋण तथा अनुदानको निकासा फुकुवा सिफारिस गर्ने,
- केन्द्रीय ऋण खाता (क ७-१५) र केन्द्रीय अनुदान खाता (क ७-१७) मा जम्मा रकमको विवरण अद्यावधिक गर्ने,
- शोधभर्ना हुने गरी निकासा भएको रकम, शोधभर्ना भएको खर्च र प्राप्तिको अभिलेख, हिसाब मिलान र समायोजन गर्ने,
- शोधभर्ना प्राप्त हुन नसकी अर्थ मन्त्रालयबाट श्रोत परिवर्तन भएको रकमको हिसाब समायोजन गर्ने,
- शोधभर्ना प्राप्त हुनुपर्ने रकम समयमै नेपाल सरकारको खातामा ट्रान्सफर गर्न वा दातृ संस्थासंग शोधभर्ना माग गर्न सम्बन्धित आयोजनालाई ताकेता गर्ने,
- शोधभर्ना प्राप्त हुने गरी कुनै संस्थाले आफ्नै आन्तरिक श्रोतबाट खर्च गरेको रकम शोधभर्ना प्राप्त भएमा हिसाब भिडान गरी स्वीकृत बजेटबाट सम्बन्धित संस्थालाई फिर्ता दिने व्यवस्था मिलाउने,
- शोधभर्ना हुने प्राप्ति र खर्च रकम (ऋण तथा अनुदान) को वार्षिक आर्थिक विवरण तयारी र महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने,
- शोधभर्ना हिसाबको लेखापरीक्षण गराउने, लेखापरीक्षणबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने,
- शोधभर्ना प्राप्ती, हिसाब मिलान तथा सम्बन्धित अन्य कार्यमा महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधित्व गर्ने ।

६. महालेखा नियन्त्रक कार्यालयबाट प्रदान गरिने सेवा

- संघीय सञ्चित कोषको सञ्चालन र व्यवस्थापन,
- संघ, प्रदेश र स्थानीय तह समेतको हिसाब समायोजन गरी नेपाल सरकारको एकिकृत केन्द्रीय विवरण तयारी ।
- आर्थिक विषयमा आवश्यक नीति, कानून, ऐन, नियम, निर्देशिका तथा लेखा ढाँचाको विकास र प्रयोग,
- वैदेशिक स्रोतबाट सोधभर्ना हुने गरी भएको कारोबारको अभिलेख, हिसाब मिलान र प्रतिवेदन,
- संघीय सरकार अन्तर्गतका सरकारी कार्यालयहरूको आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण,
- प्रदेश तथा स्थानीय तहमा संघीय सरकारबाट हुने वित्तीय हस्तान्तरणको हिसाब राखे,
- सरकारको निवृत्तीभरण दायित्वको व्यवस्थापन,
- सार्वजनिक दायित्व तथा सरकारी बाँकीको अभिलेख र व्यवस्थापन,
- सार्वजनिक वित्तीय व्यवस्थापन सुधार,
- आर्थिक प्रशासन सञ्चालन सम्बन्धी प्रणाली विकास र कार्यान्वयन,
- आर्थिक प्रशासन सञ्चालनमा संलग्न कर्मचारी प्रशासन आदि ।

७. महालेखा नियन्त्रक कार्यालयको शाखा र जिम्मेवार अधिकारी

महाशाखा तथा शाखागत सम्पर्क विवरण

शाखा / महाशाखा	पद	पुरा नाम	आन्तरिक	फोन न.	मोबाईल
महालेखा नियन्त्रक कार्यकक्ष	महालेखा नियन्त्रक	डा.गणेशप्रसाद पाण्डेय	२०४		
	लेखा अधिकृत	श्री विमला गौतम	२०६	४७७११७२	९८६०९३१०९२
	लेखापाल (पि ए)	श्री तेजेन्द्र भट्टराई	२०६		९८४३०६०४७३
	कार्यालय सहयोगी	श्री श्याम माया लामा			९८९२०९०५०
मानव स्रोत व्यवस्थापन महाशाखा	हलुका सवारी चालक	श्री राजन खत्री			९८४१४८४२६६
	सहमहालेखा नियन्त्रक	श्री सुशीला अर्याल	२८१	४७७०८९५	९८४१४९१२६४
	कम्प्यूटर अपरेटर (पि.ए.)	श्री घनश्याम खेरेल	२७५		९८५१११६४४७
	हलुका सवारी चालक	श्री जोगेन्द्र खड्का			९८४१७६६७३९
बजेट, आन्तरिक लेखापरिक्षण सम्पत्ती तथा दायित्व व्यवस्थापन महाशाखा	कार्यालय सहयोगी	श्री सुभद्रा खत्री के.सी.			९८४३१८५८८
	सहमहालेखा नियन्त्रक	श्री विष्णु प्रसाद ज्वाली	२८५	४७७०३७५	९८५११३४२४२
	लेखापाल (पि ए)	श्री भाष्करदत्त पन्त	२४०		९८४९४९६३४९
	कार्यालय सहयोगी	श्री सरस्वती मैनाली			९८४१३७७४२३
कोष व्यवस्थापन तथा सूचना प्रविधि महाशाखा	हलुका सवारी चालक	श्री चन्द्र सिंह लामा			९८४१९४६८७८
	सहमहालेखा नियन्त्रक	श्री यमुना प्रधान	२६९	४७७०७०६	९८४१५४०५२५
	लेखापाल (पि ए)	श्री विर बहादुर डाँगी	२१२	४७७०७०६	९८५७६६०९१२
	हलुका सवारी चालक	श्री कर्ण बहादुर तामाङ			९८४९२७०१७४
आन्तरिक तथा आर्थिक प्रशासन शाखा	कार्यालय सहयोगी	श्री मिरा मैनाली			९८६०३१०२११
	उपमहालेखा नियन्त्रक	श्री ओम प्रसाद रिजाल	२२६	४७७०३४०	९८५१३५७३६७
	लेखा अधिकृत	श्री टोलेन्द्र कार्की	२६८		९८४१५२२१४०
	लेखा अधिकृत	श्री कृष्णराज पौडेल	२६१		९८५१२२१८८६
आन्तरिक तथा आर्थिक प्रशासन शाखा	लेखापाल	श्री भुवन चौहान	२७४		९८५१०४७८१२
	लेखापाल	श्री इश्वर दाहाल	२२२		९८५११०६६४८
	कम्प्यूटर अपरेटर	श्री विकास श्रेष्ठ	२६६		९८४९१०२२०१
	कम्प्यूटर अपरेटर	श्री रविन राई	२६६		९८६३७८२१८१
आन्तरिक तथा आर्थिक प्रशासन शाखा	लेखापाल (पुस्तकालय शाखा)	श्री			
	हलुका सवारी चालक	श्री मनोज खड्का			९८४१४३६२३९
	हलुका सवारी चालक	श्री गगन मोहन श्रेष्ठ			९८६९७३३८८०
	हलुका सवारी चालक	श्री राम बहादुर तामाङ			९८४९१२३१४९
आन्तरिक तथा आर्थिक प्रशासन शाखा	हलुका सवारी चालक	श्री कृष्णलाल श्रेष्ठ			९८४९०५१४२०
	कार्यालय सहयोगी	श्री सीता कुमाल			९८१५४७७१५१
	इलेक्ट्रॉनिक्स / प्लम्बर	श्री तेज नारायण गोपाली			९८४१७८३६३१

खरिद ईकाई	उपमहालेखा नियन्त्रक	श्री योगेश पराजुली	२७३	०१-४७७०७४९	९८५११४९२२५
	लेखा अधिकृत	श्री टोलेन्ड्र कार्की	२६८		९८४१५२२१४०
	लेखापाल	श्री रमेश प्रसाद भण्डारी			९८५११९५५६५
मानव स्रोत विकास, लेखा सुदृढीकरण तथा योजना शाखा	उपमहालेखा नियन्त्रक	श्री योगेश पराजुली	२७३	०१-४७७०७४९	९८५११४९२२५
	लेखा अधिकृत	श्री शारदा मरासिनी	२७८		९८४१२९७६०९
	लेखा अधिकृत	श्री डिल्ली अधिकारी	२७६		९८४१८६०७९४
	लेखा अधिकृत	श्री सिर्जना तिवारी			९८४३०३५९४७
	लेखापाल	श्री रमेश प्रसाद भण्डारी			९८५११९५५६५
	कम्प्यूटर अपरेटर	श्री अदिप खड्का			९८५११९३०३०
कर्मचारी प्रशासन शाखा	उपमहालेखा नियन्त्रक	श्री निरज के.सी.	२२५	४७७०३५७	९८५१३५७३६६
	उपसचिव	श्री विष्णु प्रसाद ज्वाली	२२१		९८५१२३१२१४
	लेखा अधिकृत	श्री शंकर न्यौपाने			९८१८४०७९७९
	शाखा अधिकृत	श्री विष्णु देवी कडेल			९८४७६६४४९०
	लेखापाल	श्री सन्तोष आचार्य			९८५११७६१७१
	लेखापाल	श्री पदम सिंह मौनी			९८४८७२३६९५
	लेखापाल	श्रीकृष्ण न्यौपाने			९८४३३२५१६९
	कम्प्यूटर अपरेटर	श्री सुनिता ब्याजु (बिजुकछे)			९८६००५१६४४
	कार्यालय सहयोगी	श्री आशिष कुमार लामा			९८०८९४३९३०
कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा	कार्यालय सहयोगी	श्री चमित्रा गोपाली			९८४१७२३६३१
	उपमहालेखा नियन्त्रक	श्री रामचन्द्र शर्मा	२१९	४७७०३८६	९८५११५५८५
	लेखा अधिकृत	श्री धर्म बहादुर ओली			९८५११६१६१३
	लेखा अधिकृत	श्री विष्णु प्रसाद सुँवेदी	२१३		९८४१६४९९१६
	लेखा अधिकृत	श्री पुरुषोत्तम बराल	२१८		९८५११६८५२०
	लेखा अधिकृत	श्री मनोज पौडेल			९८१००७६२४८
	लेखापाल	श्री सर्वज्ञराज भट्टराई			९८४९८८८८८८
	लेखापाल	श्री लक्ष्मण ज्वाली			९८४१६१७११२
	लेखापाल	श्री दिपक कुमार दाहाल	२२०		९८५२८३५६११
	कम्प्यूटर अपरेटर	श्री कमला अर्याल			९८६०३१९९९९
अन्तर सरकारी वित्त समन्वय शाखा	कार्यालय सहयोगी	श्री विमला घिमिरे			९८६९१००५३६
	उपमहालेखा नियन्त्रक	श्री यज्ञ प्रसाद ढकाल	२१९	४७७०३८६	९८५११८०३१०
	लेखा अधिकृत	श्री शुभाष चन्द्र अर्याल			९८५११६८३६३
	लेखा अधिकृत	श्री अर्जुन पौडेचाल			९८४९२७३०८४
	लेखा अधिकृत	श्री राजु पाण्डे			९८४७०१६३४६

	सूचना प्रविधि अधिकृत (सूत्र सपोर्ट)	श्री नारायण शर्मा			९८५७०७३६७५
	सूचना प्रविधि अधिकृत (सूत्र सपोर्ट)	श्री सन्देश चौलागाई			९८४६४४८८२६
	लेखापाल	श्री उदयराज शर्मा			९८५१२४३७३१
	लेखापाल	श्री पवन कुमार महतो			९८४१५९८१४३
	कम्प्यूटर अपरेटर	श्री रमेश गोलाल			९८५१०४०५७९
	कम्प्यूटर अपरेटर	श्री दिपेन्द्र पाल			९८६७८१९४३०
वित्तीय प्रतिवेदन तथा प्रकाशन शाखा	उपमहालेखा नियन्त्रक	श्री रवि चन्द्र अर्याल	२०८	४७७०३५३	९८४१५३३९६६
	लेखा अधिकृत	श्री दिलिप कुमार महर्जन	२१०		९८४३७७५१६७
	लेखा अधिकृत	श्री सुजन प्रसाई			९८६०९२५९३७
	लेखा अधिकृत	श्री सुमन खतिवडा			९८६२००६९१२६
	लेखापाल	श्री चिरञ्जिवी पाण्डे			९८४३७१४६६२
	लेखापाल	श्री			
	कार्यालय सहयोगी	श्री पम्फा खत्री			९८४१०२७०७३
सूचना प्रविधि शाखा	सूचना प्रविधि निर्देशक	श्री शिव कुमार पोखरेल	२४१		९८४१३५२३२५
	लेखा अधिकृत	श्री सुमन खतिवडा			९८६२००६९१२६
	कम्प्यूटर ईन्जिनियर	श्री आदर्श ढकाल	२०३		९८५६०९४५१३
	कम्प्यूटर ईन्जिनियर	श्री आदर्श पण्डित			९८२२४४४९५७
	कम्प्यूटर ईन्जिनियर	श्री ऋष्टु पौडेल			९८६०४७९७०४
	IT Officer (FCGO)	श्री प्रकाश कार्की			९८४३५७२१२२
	IT Technician	श्री सुशील खड्का	२१६		९८४१६७०८२३
आन्तरिक लेखापरिक्षण शाखा	IT Officer (Provincial Support Center Surkhet)	श्री दृष्टि कडेल			९८६९०५८६४८
	IT Officer (Provincial Support Center Rupandehi)	श्री नारायण शर्मा			९८५७०७३६७५
	IT Officer (Provincial Support Center Biratnagar)	श्री दिलिप सरदार			९८४१४४८८४६
	उपमहालेखा नियन्त्रक	श्री रेजिना कोइराला	२४३		९८४१२५६७८०
सार्वजनिक सम्पत्ति तथा दायित्व व्यवस्थापन शाखा	लेखा अधिकृत	श्री श्रीराम शर्मा	२४४		९८५१०३७२१८
	लेखा अधिकृत	श्री भोलानाथ पौडेल			९८४१४२४६२४
	लेखापाल	श्री कृष्ण प्रसाद तिमेल्सिना			९८५११४८६०२
	लेखापाल	श्री उत्सव ढकाल			९८५२०८०३७९
	उपमहालेखा नियन्त्रक	श्री मान बहादुर मगर	२५२		९८४३००२९२७
	लेखा अधिकृत	श्री दाताराम शर्मा			९८४१३५८४६४
	लेखा अधिकृत	श्री ओम बहादुर खड्का			९८५११७६११६

	लेखापाल	श्री पदम कमल आचार्य		९८४९९०९९०६
	कम्प्यूटर अपरेटर	श्री कल्पना खनाल	२५५	९८४९१३६८६४
	कार्यालय सहयोगी	श्री रमा बस्नेत		९८४३९३७०९७
बजेट कार्यान्वयन तथा शोधभर्ना शाखा	उपमहालेखा नियन्त्रक	श्री हिरण्य प्रसाद पराजुली	४७७०३८६	९८५११५४८७४
	लेखा अधिकृत	श्री जनक प्रसाद दुलाल		९८४१४४२६९३
	लेखा अधिकृत	श्री भक्ति प्रसाद भट्टराई	२४६	९८४३८२२०८२
	लेखापाल	श्री नवीन भण्डारी		९८५१०६४५७५
	लेखापाल	श्री सन्दिप काप्ले		९८४३३०४४१६
	सहलेखापाल	श्री अनिता पौडेल	२३८	९७४९२७२०४९
	कार्यालय सहयोगी	श्री रविना लामा		९८४११२८५२९
कानून राय तथा परामर्श शाखा	उप - सचिव (कानून)	श्री	२०९	४७७१२९३
	लेखा अधिकृत	श्री सिर्जन तिवारी		९८४३०३५९४७
	लेखापाल	श्री श्याम बहादुर रायमाझी	२६२	९८४३६३०७६७
	कार्यालय सहयोगी	श्री पम्फा खत्री		९८४१०२७०७३
ऋण तथा लगानी शाखा	उपमहालेखा नियन्त्रक	श्री ज्ञानेन्द्रराज ओङ्गा	२५२	९८५२६७१३४८
	लेखा अधिकृत	श्री राजु पाण्डे		९८४७०१६३४६
	कार्यालय सहयोगी	श्री रमा बस्नेत		९८४३९३७०९७
दर्ता चलानी	लेखापाल	श्री लक्ष्मी कुमारी शर्मा चापागाई		९८६९५७३४०९
	सहलेखापाल	श्री भागरथी विष्ट	२३९	९८६०२००९७३
	कार्यालय सहयोगी	श्री राजु खड्का		९८४१३२७००७
	कार्यालय सहयोगी	श्री अश्मी लामा योन्जन		९८४३५०७०७०
	कार्यालय सहयोगी	श्री मनोज कार्की		९८१५७०९३१५

८. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि — नियमानुसार ।

९. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

निर्णय गर्ने प्रक्रिया

- सूचना मागकर्ताले आफूले माग गरेको सूचना सहितको विवरण उल्लेख गरी कार्यालयको सूचना अधिकारीलाई सम्बोधन गरी निवेदन दिनु पर्ने ।
- निवेदकले माग गरिएको सूचना तत्काल उपलब्ध गराउन नसकिने प्रकृतिको भएमा सूचना अधिकारीले कारण सहित सूचना उपलब्ध गराउने समय तोकी सोको जानकारी निवेदकलाई गराइनेछ ।

- सूचना अधिकारी समक्ष माग गरिएको सूचना आफूभन्दा माथिल्लो तहबाट निर्णय गराउनु पर्ने भएमा सो को जानकारी सूचना मागकर्तालाई तत्काल गराई १५ दिनभित्र सूचना माग निवेदन उपर भएको निर्णय उपलब्ध गराइनेछ ।
- सूचना मागकर्ताले माग गरेको विवरण स्थलगत भ्रमणबाट दिन सकिने अवस्था भएमा सूचना अधिकारीलाई स्थलगत भ्रमण गरी प्रतिवेदन पेश गर्न लगाउन सकिनेछ ।
- यसरी भ्रमण गरीसकेपछि भ्रमणमा खटिने पदाधिकारीले माग सूचनाको सम्बन्धमा प्रतिवेदन पेश गर्नुपर्नेछ ।
- प्राप्त प्रतिवेदनका आधारमा निर्णय गराउन आवश्यक भए निर्णय गराई र निर्णय गराउन आवश्यक नभए सोभै सूचना अधिकारीले आवश्यकता अनुसारको सूचना मागकर्तालाई उपलब्ध गराइनेछ ।
- ऐन, नियम तथा निर्देशिकाले सूचना प्रवाह गर्न नमिल्ने, गोप्य रहने भनी तोकिएको विषयमा सूचना प्रवाह गरिने छैन ।
- अन्य विषयको निर्णय विषयको कार्यप्रकृति अनुसार टिप्पणी, समूह प्रतिवेदन, छलफल आदिका आधारमा हुन सक्ने छ ।

निर्णय गर्ने अधिकारी

- सूचनासंग सम्बन्धित विषयको प्रकृति अनुसार सहमहालेखा नियन्त्रक वा महालेखा नियन्त्रक वा कानूनले तोकेको अधिकारी ।

१०. सूचना अधिकारीले उपलब्ध गराएको सूचना उपर उजुरी सुन्ने अधिकारी :- महालेखा नियन्त्रक

११. महालेखा नियन्त्रक कार्यालयबाट आ. व. २०८१/८२ को तेस्रो त्रैमासिकसम्ममा शाखागत रूपमा सम्पादन भएका कामको विवरण

सार्वजनिक सम्पत्ति तथा दायित्व व्यवस्थापन शाखा:

- निवृत्तिभरणको सुविधा लिईरहेका पूर्व राष्ट्रसेवकहरूले आफ्नो उपस्थिति उपयुक्त विद्युतीय माध्यमबाट गर्न सक्ने गरी निवृत्तिभरणको व्यवस्थापन गर्न निवृत्तभरण भुक्तानि व्यवस्थापन कार्यविधि, २०७० संशोधनको लागि अर्थ मन्त्रालयमा पेस भैसकेको ।
- चालु आ. व. २०८१।८२ बाट संचालनमा ल्याइएको PAMS-V2 सम्बन्धी Training of Trainers-ToT सातवटै प्रदेशमा सञ्चालन भएको ।
- नेपाल सरकारको आ.व. २०८०।८१ को सम्पत्तीको एकीकृत विवरण तयार गरी महालेखापरीक्षकको कार्यालयमा पेश गरिएको ।
- चालु आ. व. २०८१।८२ बाट संचालनमा ल्याइएको PAMS-V2 को तालिम संचालन गरिएको । हालसम्म भौतिक उपस्थितिमा र अनलाइन मार्फत द हजार भन्दा बढीलाई तालिम उपलब्ध गराइएको ।
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ९६ को उपनियम ५ तथा नियम १०७ को उपनियम १क अनुसार नेपाल सरकारका केन्द्रीय निकायमा गठित समितिमा महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधित्व गरिएको ।

कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा:

- नेपाल सरकारको विभिन्न मन्त्रालय तथा निकायमा रहेका विभिन्न कोषहरू (गैर बजेटरी) को वास्तविक अवस्थाको जानकारी सम्बन्धी प्रतिवेदनको मस्यौदा तयार गरिएको ।
- सरकारी लेखा प्रणाली (CGAS) मा साविकमा तयार भएका भक्तानि किताबलाई पुन प्रयोग गर्ने गरी CGAS प्रणालीमा सुधार गरिएको ।
- महालेखा कार्यालयबाट सञ्चालित विद्युतीय प्रणालीहरूलाई व्यवस्थित गर्न विद्युतीय प्रणाली निर्देशिका बनाउने कार्य अघि बढाइएको ।
- सरकारी कारोबार निर्देशिका २०७६को दोस्रो संशोधनको कार्यान्वयनको लागि कार्ययोजना तयार गरी सोही अनुरूप कार्यान्वयन अघि बढाइएको ।
- कर्णाली प्रदेशका कालिकोट, जुम्ला र मुगु तथा मदेश प्रदेशका आठ वटै जिल्लामा IPFMS (CGAS/RMIS) सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरिएको
- अधिविकर्ष नियमावलीको मस्यौदामा राय पेश गरिएको ।
- Project Account Module लागु गरिएको ।
- अन्य कोष खाताहरूको लेखापालन र प्रतिवेदन समेत CGAS बाट सुरु गरिएको ।

सूचना प्रविधि शाखा:

- सर्वोच्च अदालतको Case Management System र यस कार्यालयको Revenue Management Information System-RMIS बिच अन्तरआवद्धता सम्पन्न गरी Online भक्तानिको सुरुवात गरिएको ।
- Power Failure का कारण क्षति हुन पुगेका Device हरू Replacement गरी प्रभावित हुन पुगेका यस कार्यालयका Online सेवाहरू पुन सुचारू गरिएको ।
- यस कार्यालयको Date/System मा पहुँचका लागि Role Based Access Control प्रारम्भ गरिएको ।
- Backup and Replication Solution खरिद गरी प्रयोगमा ल्याइएको ।
- Endpoint Security and SSL Certificate खरिद गरी प्रयोगमा ल्याइएको ।

मानवस्रोत विकास लेखा सुदृढीकरण तथा योजना शाखा:

- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को संशोधन प्रस्ताव तयार गरी अर्थ मन्त्रालयमा पेस गरिएको ।
- सार्वजनिक वित्तीय व्यवस्थापनको क्षेत्रमा आपसी सहयोग र सहकार्य गर्ने गरी यस कार्यालय र नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाबिच हुने समझदारी पत्र (MoU) तयार गरिएको ।
- यस कार्यालयको एकीकृत सेवा रूपान्तरण योजना (Integrated Service Transformation Plan) तयार गरी अर्थ मन्त्रालयमा पठाइएको ।
- आ.व. २०८२। द३ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषय तयार गरी अर्थ मन्त्रालयमा पठाइएको ।

- लेखा निर्देशिका २०७३ लाई लेखा दिग्दर्शन २०८१ ले प्रतिस्थापन गर्नेगरी समयानुकूल परिमार्जनको कार्य अगाडि बढाइएको ।
- संगठन तथा व्यवस्थापन (O & M) सर्वेक्षणको प्रस्तावित खाकामा छुलफल अगाडि बढाइएको ।
- सूचना प्रविधि सम्बद्ध सफ्टवेयर तथा हार्डवेयरको Procurement, Maintenance, Replacement, Upgradation, Enhancement & Human Resource Management सम्बन्धी पाँच वर्षे सूचना प्रविधि रणनीति/कार्ययोजनाको मस्यौदा तयार गरिएको ।
- महालेखा नियन्त्रक कार्यालय अन्तर्गतका निकायहरूको अनुगमन तथा सुपरिवेक्षण गर्न अनुगमन सूचक तयार गरिएको ।
- कार्यालयमा कार्यरत कर्मचारीहरूको क्षमता विकासका लागि Microsoft Excel, Power Point & Google Service को Advanced Course सम्बन्धी तालिम संचालन गरिएको ।
- वार्षिक तथा मासिक प्रगति विवरण तयार गरी अर्थ मन्त्रालय तथा महालेखा नियन्त्रक कार्यालयसँग सम्बन्धित राष्ट्रिय सुरक्षा नीतिमा परेका विषयको चौमासिक प्रगति राष्ट्रिय सुरक्षा परिषदमा पेश गरिएको ।
- आर्थिक प्रशासन सम्बन्धी अधिकृतस्तरीय तथा सहायकस्तरीय सेवाकालीन तालिममा सहभागी मनोनयन गरिएको ।
- वैदेशिक अध्ययन/तालिम/छात्रवृत्तीमा सहभागिताको लागि पूर्वस्वीकृति तथा मनोनयन सम्बन्धी कार्य गरिएको ।

अन्तर सरकारी वित्त समन्वय शाखा:

- आ.व. २०८०।८१ को रोयलटी बॉडफॉट गरी संघ, प्रदेश र स्थानीय तहको राजस्व खातामा जम्मा गरिएको ।
- नियमित रूपमा SuTRA र SuTRA Revenue Module को सञ्चालन, सहजीकरण र सपोर्ट व्यवस्थापन गरिएको ।
- स्थानीय तहमा तलवी विवरण प्रयोग गर्ने स्थानीय तहको संख्या तेस्रो त्रैमासिकमा ३२ थप भई कुल ६२३ पुगेको ।
- स्थानीय तहमा EFT प्रयोग गर्ने स्थानीय तहको संख्या ७३३ पुगेको ।
- स्थानीय तहमा SuTRA Revenue Module प्रयोग गर्ने स्थानीय तहको संख्या ७१९ पुगेको ।
- चैत्र महिनासम्मको भ्याट र अन्तशुल्कको बॉडफॉड गरी संघ प्रदेश र स्थानीय तहको खातामा जम्मा गरिएको ।
- तेस्रो त्रैमासिक अवधिमा कार्यालयकै तालिम हलमा ४८ स्थानीय तहका ८७ जनालाई अभिमुखीकरण तालिम प्रदान गरिएको ।
- तेस्रो त्रैमासिक अवधिमा सुदूर पश्चिम गण्डकी र कर्णाली प्रदेशका २११ स्थानीय तहका २३४ जनालाई SuTRA मा भएको नयाँ अपडेट सहितको अभिमुखीकरण तालिम सम्पन्न गरिएको ।

वित्तीय प्रतिवेदन तथा प्रकाशन शाखा:

- एकीकृत वित्तीय विवरण तयारी तथा प्रकाशन समिति गठन गरिएको ।
- एकीकृत वित्तीय प्रतिवेदन तयारी मार्गदर्शनको मस्यौदा निर्माण समिति गठन गरिएको ।

- Consolidated Financial Statement तयारीको क्रममा रहेको।
- आर्थिक सर्वेक्षणको लागि तथ्याङ्क तयारीको काम भैरहेको।
- आर्थिक वर्ष २०८०।८१ को सञ्चीय सञ्चितकोष, प्रदेश सञ्चितकोष र स्थानीय सञ्चितकोष तथा अन्य सरकारी कोषको नेपाल सार्वजनिक क्षेत्र लेखामान (NPSAS) मा आधारित एकीकृत वित्तीय विवरण तयार गरी महालेखापरीक्षकको कार्यालय र माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीज्यु समक्ष पेश गरेको।
- नेपाल सरकारका केन्द्रीय निकायका लेखा प्रमुखहरूलाई NPSAS मा आधारित वित्तीय प्रतिवेदन तयार गर्ने सम्बन्धी २ चरणमा तालिम प्रदान गरिएको।

बजेट कार्यान्वयन तथा शोधभर्ना शाखा:

- बजेट कार्यान्वयनको लागि यस कार्यालयबाट तयार भएको Project Account Module अनुसार ८५ वटा आयोजनाहरूको वैदेशिक ऋण तथा अनुदानको दोस्रो त्रैमासिक अवधिसम्मको निकास फुकुवा गरिएको।
- आ.व. २०८१।८२ को बैशाख महिनासम्मको अर्थ बजेट निकासा सम्बन्धी परिपत्र गरिएको।
- वित्तीय समानीकरण अनुदान हस्तान्तरणको अनुपात निर्धारण गरी पत्राचार गरिएको।
- शोधभर्ना हुने ऋण तथा अनुदानको अन्तिम केन्द्रीय हिसाव २०८१ पुस १४ गते अगावै तयार गरी पेश गरिएको।
- घरजग्गा भाडा वृद्धि सहमतिका लागि घरजग्गा भाडा वृद्धि सम्बन्धी कार्यविधि २०७१ बमोजिम जम्मा २७ वटा कार्यालयहरूलाई सहमति दिइएको।
- लेखापरीक्षण भएका र नभएका ४० वटा आयोजनाहरूको आयोजना लेखा सम्बन्धी Unaudited/Audited Project Account प्रमाणित गरिएको।
- केन्द्रीय ऋण शोधभर्ना खाता (क ७ १५) र केन्द्रीय अनुदान शोधभर्ना खाता (क ७ १७) मा प्राप्त रकमहरूको विवरण अद्यावधिक तथा आयोजनागत रूपमा लेखाङ्कन गरिएको।
- आर्थिक वर्ष २०८०।८१ मा शोधभर्ना हुने अनुदानतर्फ आयोजना एकिन गरी संचित कोष दाखिला गरिएको।
- औषधी उपचार, संचित विदा र उपदान लगायत अर्थ बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गरी कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई रकमान्तरको लागि सहजीकरण गरिएको।

आन्तरिक लेखापरीक्षण शाखा :

- आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन २०८१ नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको।
- धनगढीमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका कोलेनिकामा कार्यरत आन्तरिक लेखापरीक्षकहरू एवम् कैलाली जिल्लाका स्थानीय तहमा कार्यरत ३५ जना आन्तरिक लेखापरीक्षकलाई क्षमता विकास तालिम सञ्चालन गरिएको।
- पोखरामा लुम्बिनी प्रदेश तथा गण्डको प्रदेशका कोलेनिकामा कार्यरत आन्तरिक लेखापरीक्षकहरू एवम् कास्की जिल्लाका स्थानीय तहमा कार्यरत ३९ जना आन्तरिक लेखापरीक्षकलाई क्षमता विकास तालिम सञ्चालन गरिएको।

- महालेखा नियन्त्रक कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली तयारीको प्रक्रिया अगाडि बढाइएको।
- Consulting Service for Review of Internal Control System and Developing Operational Internal Control Sample सम्बन्धी खरिद कार्यको सम्बन्धमा मध्यस्थको निर्णय बदरका लागि लिखित निवेदन तयार गरिएको साथै विपक्षीले दिएको निवेदन उपर कार्यालयको तर्फबाट लिखित जवाफ तयार गरी दर्ता गराइएको।
- आर्थिक वर्ष २०८०।८१ को आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन तयार गरी माननीय उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री समक्ष पेश गरिएको।
- आन्तरिक लेखापरीक्षणको प्रभावकारिताका सम्बन्धमा विभिन्न कोष तथा लेखा नियन्त्रक कार्यालयको अनुगमन गरिएको।

कर्मचारी प्रशासन शाखाक:

- लेखा समूहको रा. प. द्वि. श्रेणीका ४ जना र रा. प. तृ. श्रेणीका ५० जना कर्मचारीहरूलाई रिक्त स्थानमा कामकाजको लागि खटाइएको।
- जेष्ठता र कार्यक्षमता मूल्याङ्कनबाट पदोन्नति हुनु भएका रा. प. द्वि. श्रेणीका २२ जना कर्मचारीहरूलाई पदस्थापना गरिएको।
- रा. प. द्वि. श्रेणीका २ र रा. प. तृ. श्रेणीका ३ जनालाई अवकाश पत्र प्रदान गरिएको।
- रा. प. द्वि. श्रेणीका ५ र रा. प. तृ. श्रेणीका १ जनालाई एक तह बढुवा नियुक्ति गरिएको।
- कर्मचारीहरूको वैयक्तिक विवरण अद्यावधिक गर्ने कार्य गरिएको।

कर्मचारी प्रशासन शाखाखः

- ७५ जना लेखापाल र १० सहलेखापालहरूको सरुवा गरिएको।
- ९५ जना लेखापाल र २८ सहलेखापालहरूलाई कामकाजको लागि खटाइएको।
- १९ जना लेखापाल र १० सहलेखापालहरूलाई काज खटाइएको
- ३७ जना आन्तरिक लेखापरीक्षण सहायक पदस्थापन गरिएको।
- ६२ जना फाजिल लेखापालहरूको व्यवस्थापन गरिएको।

कानून राय तथा परामर्श शाखा :

- अदालतमा बिचाराधीन मुद्दामा माग भए अनुसार लिखित जवाफ पठाइएको।
- कानूनी द्विविधा भएको विषयमा राय परामर्श उपलब्ध गराइएको।

आन्तरिक तथा आर्थिक प्रशासन शाखा :

- बेरुजु लगतमा रहेका २१ लाख बरावरको बेरुजु फछ्यौट तथा सम्परीक्षणको लागि असुली तथा प्रमाण कागजात संकलन गरिएको।
- आ.व. २०८०।८१ को अन्तिम लेखापरीक्षण गराई प्रारम्भिक प्रतिवेदनमा उल्लिखित बेरुजुको सम्बन्धमा महालेखापरीक्षकको कार्यालयमा राय प्रतिक्रिया पठाइएको।

- नेपाल सदस्य रहेको ४३ वटा अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई सदस्यता शुल्क वापतको रकम भुक्तानी गरिएको।

खरिद इकाई :

- Managed Support Service सम्बन्धी परामर्श सेवाको खरिद सम्झौता सम्पन्न भएको।
- Fire Suppression System खरिदको लागि सिलबन्दी दरभाउपत्र आहान भएको।
- भवन रङ्गरोगनको कार्य सम्पन्न भएको।
- Renovation Work of FCG Room and PA Section सम्बन्धी खरिद कार्य सम्पन्न भएको।
- Backup and Replication Solution खरिद कार्य सम्पन्न भएको।
- महालेखा नियन्त्रक कार्यालयमा रहेको Personnel Information System-PIS Upgradation को कार्य Testing Phase मा रहेको।
- कार्यालय समान तथा स्टेशनरी खरिद कार्य खरिद सम्झौता सम्पन्न भएको।

१२. महालेखा नियन्त्रक कार्यालयको सूचना अधिकारी र प्रमुखको नाम र पद

कार्यालय प्रमुख — महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डे	मोबाईल नं ९८५९२७५६०३
प्रवक्ता — सह-महालेखा नियन्त्रक श्री सुशीला अर्याल	मोबाईल नं ९८५९२७५६१९
सूचना अधिकारी — उप महालेखा नियन्त्रक श्री ओमप्रसाद रिजाल	मोबाईल नं ९८५९३५७३६७

१३. महालेखा नियन्त्रक कार्यालयसंग सम्बन्धित ऐन, नियम र निर्देशिकाको सूचि

- नेपालको संविधान २०७२
- निजामति सेवा ऐन, २०४९
- आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६
- आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७
- निजामति सेवा नियमावली, २०५०
- आ.ले.प. निर्देशिका
- एकल कोष खाता निर्देशिका
- आर्थिक संकेत वर्गिकरण र व्याख्या, २०७४
- आन्तरिक नियन्त्रण प्रणाली मार्गदर्शन, २०८१
- नेपाल सरकारको लेखा निर्देशिका २०७३
- सरकारी मालसामान लिलामविक्री सम्बन्धी कार्यविधि, २०७९
- आन्तरिक लेखापरीक्षकको आचारसंहिता, २०७९
- सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली प्रयोगकर्ता म्यानुअल, २०७७
- आन्तरिक लेखापरीक्षण हाते पुस्तिका २०७८
- आन्तरिक लेखापरीक्षण कार्यविधि २०७९
- नेपाल सार्वजनिक क्षेत्र लेखामान २०७९
- स्थानीय तह राजस्व व्यवस्थापन प्रणाली संचालन निर्देशिका, २०८१

१६. महालेखा नियन्त्रक कार्यालयको आमदानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

आ.ब. २०८१/०८२ को तेस्रो त्रैमासिकसम्मको यस कार्यालय तथा मातहत निकायहरुको वित्तीय प्रगति
विवरण

सि नं	कार्यक्रम	ब.उ.शि.न.	कुल बार्षिक अछितयारी रु.लाखमा	अन्तिम बजेट रु.लाखमा	कुल खर्च रु.लाखमा	वित्तीय प्रगति %
१	महालेखा नियन्त्रक कार्यालय (FCGO)	३०५०१०११३	३१६५.७९	३१६५.७९	२५१७	७९.५२
		३०५०१०११४	११९	११९	३४.०७	२८.६३
२	कोष तथा लेखा नियन्त्रक कार्यालयहरु (DTCO)	३०५०१०१४३	८४७८	८४७८	५३८३	६३.४९
		३०५०१०१४४	१४७९.६५	१४४८.६५	४२३.८५	२९.२५
३	प्रदेश तथा स्थानीय सहयोग कार्यक्रम (PLGSP)	३६५००१०८३	९४२	९४२	३००.६	३१.९१
		३६५००१०८४	५८	५८	१४.५२	२५.०३
	उपदान	६०१०००१२३	२००००	१८४९८.७	२४६४.८८	१२.३२
	संचित विदा	६०१०००१३३	५००००	५४५४४.५	५०००७.४	९१.६८
	औषधी उपचार	६०१०००१६३	७००००	८४७७९.४	७२६८७.२	८५.७४
४	अन्तर्राष्ट्रिय संघ सस्था सदस्यता शुल्क अनुदान विविध	३०५०००१४३	५००३	५००३	३५५७	७१.०९
५	सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यक्रम	३०५०११५३	८३१	८३१	०	०
		३०५०११५४	७५०	७५०	०	०
५	निवृत्तभरण व्यवस्थापन कार्यालय	३०५०१०१२३	६२८.४	६३७.५	४५३	७१.०५
		३०५०१०१२४	१४	१४	८.८७	६३.३५
६	कुमारी चोक तथा केन्द्रीय तहशिल कार्यालय	३०५०१०१३३	१८२.३	२०२.८७	१०७.८८	५३.१७
		३०५०१०१३४	५	५	१.२२	२४.४
	कुल चालु र पुऱ्यित प्रगति					

बेरुजुको अवस्था (२०८१।८० सम्मको)

रु हजारमा

कुल बेरुजु	मलेपमा लगत कट्टाको लागि पेश गरिएको/प्रमाण प्राप्त	लगत कट्टाको लागि पेश गर्न वांकी	फछ्याँट प्रतिसत
१,८६५,४९९	१,५०९,४३१	३५६,०६७	

शोधभर्ना हुने ऋण तथा अनुदानको अवस्था (आ. ब. २०८१।०८२ को चैत्र मसान्त सम्मको)

रु. करोडमा

ऋण तथा अनुदान	गत आ.ब. को अल्या	चालु आ.ब. को खर्च	कुल शो. भ. वांकी	चालु आ. ब. मा शो. भ. प्राप्ती	वांकी
१ शोधभर्ना अनुदान	६२५	५५०	११७५	१०१२	१६३
२ शोधभर्ना ऋण	१४३३	२३६१	३७९४	३१०४	६९०

महालेखा नियन्त्रक कार्यालयको वेब साईट — www.fcgo.gov.np